



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रकाशन गरिएको
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीसँग सम्बन्धित
स्वतःप्रकाशन (Pro-active Disclosure)



२०७८ माघ ०१ गतेदेखि २०७८ चैत्र मसान्तसम्म

प्रकाशक

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची

विषय-सूची

१ . जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको स्वरूप र प्रकृति :.....	२
२ . जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको काम, कर्तव्य र अधिकार :	२
३ . जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको स्वीकृत दरबन्दी विवरण र कार्यविवरण :	४
३.१ शाखागत कार्य विवरण.....	४
३.१.१ . स्थानीय प्रशासन शाखा.....	४
३.१.२ . नागरिकता तथा प्रतिलिपी शाखा	५
३.१.३ . आर्थिक प्रशासन शाखा	५
३.१.४ . राहदानी शाखा	५
३.१.५ . जिन्सी शाखा.....	६
३.१.६ . मुद्दा तथा ठाडो उजुरी शाखा.....	६
३.१.७ . गुनासो सुनुवाई तथा विपद् व्यवस्थापन शाखा	७
३.१.८ . सहायता कक्ष.....	७
३.१.९ . दर्ता चलानी.....	७
३.१.१० . सूचना प्रविधि तथा कम्प्युटर शाखा	८
४ . जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीबाट प्रदान गरिने सेवाहरू	८
४.१ स्थानीय प्रशासन सम्बन्धी सेवा:	८
४.२ राहदानी सम्बन्धी सेवा:.....	८
४.३ राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य.....	८
४.४ नागरिकता सम्बन्धी सेवा:.....	९
४.५ मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:.....	९
४.६ हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा:	९
४.७ संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:	९
४.८ आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा:	९
४.९ विपद् व्यवस्थापन सम्बन्धी सेवा:	९
४.१० अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:	९
४.११ सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धि सेवाहरू	९
४.११.१ हटलाईन र टोल फ्रि सेवा सञ्चालन	९
४.११.२ सेवाम्राहीहरूका लागि शुद्ध खानेपानीको व्यवस्था	१०
४.११.३ स्तनपान कक्ष सञ्चालन	१०
४.११.४ शौचालय व्यवस्थापन	१०
४.११.५ प्रतिक्षालय	१०
४.११.६ कार्यालयका गतिविधिहरू Website, Facebook page, Twitter र SMS मार्फत नियमित रूपमा अद्यावधिक	१०
४.११.७ कार्यालयको मासिक प्रगति Web Site मार्फत सार्वजनिक	१०
४.११.८ CCTV जडान तथा Networking	१०
४.११.९ सबै सरकारी कार्यालयहरूमा Fire Extinguisher जडानको प्रक्रिया शुरु.....	११

४.११.१०	Help Desk सञ्चालन.....	११
४.११.११	सबै सरकारी कार्यालयमा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था	११
४.११.१२	विद्युतीय (ई) हाजिरी सञ्चालन	११
४.११.१३	बजार अनुगमन	११
५.	जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा रहेका शाखा र जिम्मेवार अधिकारी :.....	११
५.१	जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा कार्यरत कर्मचारीहरू :	१२
६.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	१३
७.	निर्णय गर्ने प्रक्रिया र अधिकारी :	१५
७.१	निर्णय गर्ने प्रक्रिया :	१५
८.	निर्णय उपर उजुरी सुन्ने अधिकारी :	१५
९.	२०७८ चैत्र मसान्त सम्म सम्पादन गरेको कामको विवरण :.....	१५
१०.	कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद	१८
१०.१	कार्यालय प्रमुख :	१८
११.	ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :.....	१९
१२.	सार्वजनिक निकायको वेवसाईट भए सो को विवरण	२०
१३.	बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण : नभएको.....	२०
१४.	सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण	२०
१४.१	अन्य विवरणहरू.....	२०
१४.१.१	अर्घाखाँची जिल्ला स्थित सरकारी कार्यालय र कार्यालय प्रमुख.....	२०
१४.१.२	अर्घाखाँची जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूको विवरण	२३
१४.१.३.	जिल्ला स्थित सुरक्षा निकाय र मातहत इकाई प्रमुखहरूको विवरण.....	२६
१४.१.४.	इश्वरी वक्स गुल्म, नेपाली सेना अर्घाखाँची	२६
१४.१.५.	जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची	२६
१४.१.६.	सशस्त्र प्रहरी बल नेपाल (गुल्म नं. ३६)	२७
१४.१.७.	राष्ट्रिय अनुसन्धान कार्यालय, अर्घाखाँची	२७
१४.१.८.	अर्घाखाँची जिल्लाका हालसम्मका प्रमुख जिल्ला अधिकारीहरूको विवरण.....	२७
१४.१.९.	अर्घाखाँची जिल्लाका पालिका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडा अध्यक्षहरूको सम्पर्क विवरण	२९
१४.२.	अर्घाखाँची जिल्ला स्थित एम्बुलेन्सहरूको विवरण	३१

१ . जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको स्वरूप र प्रकृति :

जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो । स्थानीय प्रशासन ऐन २०२८ ले जिल्लाको शान्ति र व्यवस्थालाई प्रभावकारी रूपमा संचालन गर्न तथा जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने साथै जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेको छ । जिल्लामा विकास निर्माण कार्यहरूको लागि उपयुक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

नेपालको एकिकरण पूर्व चौविसे राज्यको रूपमा रहेका अर्घा र खाँची दुई राज्यको एकिकरण पश्चात यस जिल्लाको नाम अर्घाखाँची कायम भएको देखिन्छ । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्नुपूर्व गुल्मी अन्तर्गत पर्ने यस जिल्ला २०१८ सालमा छुट्टै जिल्लाको रूपमा कायम भएको हो । सो लगत्तै यस जिल्लामा नेपाल सरकारको प्रमुख प्रतिनिधिमूलक निकायको रूपमा जिल्ला प्रशासन कार्यालय र जिल्लाको प्रमुख प्रशासकीय पदाधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था भयो । स्थानीय प्रशासन ऐन २०२८ जारी भए पछि प्रमुख जिल्ला अधिकारीको काम कर्तव्य र अधिकार कानूनी रूपमै व्यवस्थित गरियो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची जिल्लामा शान्ति सुरक्षा सुव्यवस्था तथा सुशासन कायम गर्ने, अपराध नियन्त्रण गर्ने, अन्य सरकारी निकायले गर्ने विकास निर्माण सेवा प्रवाहको प्रभावकारिताको लागि सहयोग समन्वय सहजीकरण तथा विवाद समाधान गर्ने, विपद् व्यवस्थापनमा समन्वय गर्ने लगायतका कार्य गर्ने गरी स्थापित जिल्ला स्थित मुख्य निकाय हो । सन्धिखर्क नगरपालिका वडा नं. १ मा आफ्नै जग्गामा निर्मित भवनमा कार्यालय सञ्चालित छ । जिल्ला प्रशासन कार्यालय संघीय संरचनामा तीनवटै सरकार अर्थात् संघ प्रदेश र स्थानीयतह बीच समन्वय गर्ने नेपाल सरकार मातहतको प्रमुख निकायको रूपमा रहेको छ । राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी, राजपत्रांकित द्वितीय श्रेणीको सहायक प्रमुख जिल्ला अधिकारी र राजपत्रांकित तृतीय श्रेणीका दुई जना प्रशासकीय अधिकृत रहेको यस कार्यालयको कूल स्वीकृत दरबन्दी २२ जनाको रहेको छ ।

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीबाट यस जिल्लामा शान्ति सुरक्षा/आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह, विकासात्मक गतिविधिहरूमा समन्वय तथा सुशासन लगायतका विषयमा कार्य गर्ने गरी गृह प्रशासन सुधार कार्ययोजना-२०७५ को कार्यान्वयन भइरहेको छ ।

२ . जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको काम, कर्तव्य र अधिकार :

१. जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने,
२. नागरिकता प्रमाणपत्र (नयाँ, बंशज, वैवाहिक अंगृकित, प्रतिलिपि) वितरण गर्ने,
३. MRP राहदानीको फर्म संकलन तथा सिफारिस
४. नावालक परिचयपत्र
५. आदिवासी जनजाती, दलित सिफारिस
६. नाता प्रमाणित
७. आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन

८. हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण
९. विस्फोटक पदार्थ सिफारिस र नियमन
१०. विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन
११. सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन
१२. गैरसरकारी सङ्घ, संस्था दर्ता, नविकरण र नियमन
१३. स्थानीय प्रशासनको सञ्चालन
१४. बाल कल्याण तथा बाल अधिकारको संरक्षण
१५. भ्रष्टाचार नियन्त्रण
१६. कार्यालय निरीक्षण तथा अनुगमन/सुशासन कायम
१७. कल्याण धन र बेवारिसी धनको व्यवस्थापन
१८. चिठ्ठा, जुवा आदिको नियन्त्रण
१९. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण
२०. विपद् व्यवस्थापन
२१. जिल्ला स्तरमा सार्वजनिक उत्सव
२२. मुआब्जा निर्धारण तथा वितरण
२३. पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस
२४. जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने
२५. लागू औषध नियन्त्रण र प्रशासन
२६. जिल्ला स्थित कारागारको व्यवस्थापन
२७. जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन
२८. द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण
२९. जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग
३०. राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण
३१. जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग ।
३२. कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
३३. हिंस्रक जन्तु मार्ने ।
३४. सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
३५. न्याय सम्पादन सम्बन्धी कार्य
३६. निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन

३. जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको स्वीकृत दरबन्दी विवरण र कार्यविवरण :

क्र.सं.	पद	श्रेणी	स्वीकृत दरबन्दी	पदपूर्ति	रिक्त
१.	प्रमुख जिल्ला अधिकारी	रा.प.प्रथम	१	१	०
२.	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	१	०	१
३.	प्रशासकीय अधिकृत	रा.प.तृतीय	२	२	०
४.	ना.सु.	रा.प.अनं. प्रथम	५	४	१
५.	लेखापाल	रा.प.अनं. प्रथम	१	१	०
६.	कम्प्युटर अपरेटर	रा.प.अनं. प्रथम	२	२	०
७.	खरिदार	रा.प.अनं. द्वितीय	३	४	फाजिल १
८.	ह.स.चा.	श्रेणी विहिन	१	१	०
९.	का.स.	श्रेणी विहिन	६	६	०
	जम्मा		२२	२१	२

३.१ शाखागत कार्य विवरण

३.१.१. स्थानीय प्रशासन शाखा

१. संस्था दर्ता र नविकरणका लागि प्राप्त निवेदन र संलग्न कागजातहरूको रूजु/जाँच गर्ने,
२. प्रहरी प्रतिवेदनको लागि जिल्ला प्रहरी कार्यालय पठाउने ।
३. कागजात पुगेको अवस्थामा प्रक्रिया पुन्याई पेश गर्ने ।
४. फरक नामथर र जन्म मिति प्रमाणित गर्नको लागि पेश हुने निवेदन र संलग्न कागजात जाँच/रूजु गर्ने ।
५. थप प्रमाण बुझ्नुपर्ने भएमा सर्जमिनका लागि पठाउने ।
६. चालचलन प्रमाणित गर्नका लागि प्रहरीबाट बुझ्ने ।
७. स्थानीय तहको सिफारिसको आधारमा दलित/जनजाती र अन्य विषय प्रमाणित/सिफारिस गर्ने ।
८. कार्यालयबाट हुने पत्राचार सम्बन्धी सम्पूर्ण काम गर्ने ।
९. कार्यालय प्रमुख/सर्वदलीय/सर्वपक्षीय बैठकको व्यवस्थापन गर्ने ।
१०. हाजिरी/काज/विदा तथा अभिलेख सम्बन्धी कार्य गर्ने ।
११. पालो पहरा, कार्यालय हातामा सरसफाईको व्यवस्था मिलाउने ।
१२. गुनासो पेटिका सम्बन्धी कार्य गर्ने ।
१३. दर्ता चलानी सम्बन्धी कार्य ।
१४. पेन्सन सिफारिस सम्बन्धी कार्य गर्ने ।
१५. तोकिए बमोजिम कर्मचारी खटनपटन सम्बन्धी कार्य गर्ने ।
१६. साप्ताहिक/मासिक प्रगति प्रतिवेदन तयार गर्ने ।
१७. शान्ति सुरक्षा सम्बन्धी कार्य गर्ने ।
१८. स्थानीय प्रशासन शाखासँग सम्बन्धित अभिलेखहरू सुरक्षित साथ राख्ने ।
१९. तोकिएका अन्य कार्यहरू गर्ने ।

३.१.२ . नागरिकता तथा प्रतिलिपी शाखा

१. नागरिकता प्रमाणपत्रको लागि पेश हुन आएका कागजातहरूको जाँच/रूजु गर्ने ।
२. सनाखतका लागि आएका व्यक्तिहरूको नागरिकताको अभिलेख भिडाई सनाखत गराई पेश गर्ने ।
३. स्वृति पश्चात नागरिकता प्रमाणपत्रको कम्प्युटर प्रविष्टि गरी प्रिन्ट गर्ने र रजिस्टरमा अभिलेख जनाई सहिद्वापको लागि पेश गर्ने ।
४. होलोग्राम, खाली नागरिकता कार्ड, अभिलेख रजिस्टर, अनुसूची फारामहरू सुरक्षित साथ राख्ने ।
५. प्रतिलिपी नागरिकता माग गरी आएमा अभिलेख भएको अवस्थामा अभिलेख भिडान गर्ने, पेश गर्ने, स्वीकृति पश्चात रजिस्टरमा अभिलेख जनाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने ।
६. अभिलेख नभएको अवस्थामा प्रतिलिपी नागरिकता जारी गर्दा नयाँ नागरिकता जारी गर्ने सबै प्रक्रिया पुन्याई अभिलेख खडा गरी प्रतिलिपी नागरिकता उपलब्ध गराउने
७. नागरिकताको मासिक प्रगति प्रतिवेदन तयार गर्ने ।
८. तोकिएको बमोजिमको प्रक्रिया पुरा गरी नाबालक परिचय पत्र तयार गरी पेश गर्ने
९. अन्य जिल्लाबाट नागरिकता सम्बन्धी अभिलेख माग भई आएमा अभिलेख भिडाई पठाउने ।
१०. नागरिकता सम्बन्धी अन्य सबै कार्यहरू गर्ने ।

३.१.३ . आर्थिक प्रशासन शाखा

१. गृह मन्त्रालय वा अन्य मन्त्रालयबाट प्राप्त अख्तियारी आम्दानी बाध्ने ।
२. विभिन्न खर्च शीर्षकहरूमा खर्च गर्नको लागि गोश्वारा भौचर तयार गर्ने ।
३. गोश्वारा भौचर अनुसार भुक्तानी आदेश तयार गरी स्वीकृतिको लागि पेश गर्ने ।
४. स्वीकृत भुक्तानी आदेश को.ले.नि.का. पठाई निकाशा लिने र खर्च गर्ने ।
५. राजश्व रकम दैनिक रूपमा राजश्व खातामा जम्मा गर्ने, फाँटवारी तयार गरी प्रतिवेदन गर्ने ।
६. कार्यालयमा प्राप्त हुन आएको धरौटी रकम धरौटी खातामा जम्मा गर्ने, नियमानुसार फिर्ता गर्ने, सदर स्याहा गर्ने र फाँटवारी तयार गरी प्रतिवेदन गर्ने ।
७. विभिन्न शीर्षकमा ख.६ खातामा जम्मा भएको रकम सोही अनुरूप खर्च गरी लेखाङ्कन गर्ने, फाँटवारी तयार गरी प्रतिवेदन गर्ने ।
८. मासिक प्रतिवेदन तयार गरी को.ले.नि.का. र तालुक मन्त्रालयमा पठाउने ।
९. आर्थिक प्रशासनसँग सम्बन्धित श्रेस्ता सुरक्षित साथ राख्ने ।
१०. को.ले.नि.का. बाट आ.ले.प. गराउने र म.ले.नि.का. बाट खटि आएको टोली समक्ष ले.प. गराउने ।
११. आ.ले.प. र म.ले.प. बाट बेरूजु देखिन आएमा संपरिक्षण गराउने र फछ्यौट गराउने

३.१.४ . राहदानी शाखा

१. राहदानी बनाउनको लागि पेश गरेका फारामहरू जाँच/रूजु गर्ने ।
२. प्रक्रिया पुन्याई राहदानी Local validation गरि छपाईको लागि विभागमा पठाउने ।
३. द्रुत सिफारिसको लागि पेश हुने फाराम रूजु गरी राहदानी विभागमा सिफारिस गर्ने

४. जिल्लाबाटै राहदानी लिनेको हकमा नियमानुसार राजश्व बुझ्ने र दैनिक रूपमा बैङ्क दाखिला गर्ने ।
५. विभागबाट तयार भई आएका राहदानी सुरक्षित रूपमा राखी र सम्बन्धित व्यक्तिलाई वितरण गर्ने ।
६. राहदानीको अभिलेख व्यवस्थित रूपमा राख्ने व्यवस्था मिलाउने ।
७. मासिक प्रतिवेदन तयार गरी पेश गर्ने ।
८. विद्युतीय राहदानीसँग सम्बन्धित अन्य सबै कार्य गर्ने ।

३.१.५ . जिन्सी शाखा

१. कार्यालयमा आवश्यक पर्ने सामानहरूको खरिद आदेश स्वीकृत गराई खरिद गर्ने ।
२. खरिद भएका सामानहरूको बिल संलग्न राखी दाखिला रिपोर्ट बनाई जिन्सी खातामा आम्दानी बाध्ने ।
३. जिन्सी खाता नं. ५२ र ४७ अद्यावधिक गर्ने ।
४. कार्यालयमा रहेका प्रयोगमा ल्याउन नसकिने पुराना र जीर्ण जिन्सी सामानहरूको लगत तयार गरी लिलाम सम्बन्धी कार्य गर्ने ।
५. आर्थिक वर्षको अन्तिममा जिन्सी निरीक्षण गराउने ।
६. जिन्सी सामानहरू भण्डारणमा सुरक्षित साथ राख्ने ।
७. कार्यालयका प्रत्येका कोठामा बिन कार्ड तयार गरी राख्ने ।

३.१.६ . मुद्दा तथा ठाडो उजुरी शाखा

१. जिल्ला प्रशासन कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने मुद्दाहरूको पक्राउ पुर्जी अनुमती/स्वीकृति, म्याद थप, थुनछेक आदेशका लागि पेश गर्ने ।
२. जिल्ला प्रशासन कार्यालयबाट भएका फैसलाहरू कार्यान्वयन गर्ने ।
३. फैसला बमोजिम प्रतिवादीहरूबाट जरिवाना असुल उपर गर्ने । त्यसको लगत कसी कानून बमोजिम असुलीको लागि लेखी पठाउने र जरिवाना असुली गरि राजश्वमा जम्मा गर्ने ।
४. फैसला बमोजिम प्रतिवादीहरूले राखेको धरौटी रकमबाट जरिवाना रकम कट्टा गरी बाँकी रहन गएको रकम नियमानुसार प्रतिवादीलाई फिर्ता दिने व्यवस्था मिलाउने ।
५. फैसलामा उपचार खर्च दिलाई भराई दिने निर्णय भएमा धरौटी रकमबाट पीडितले निवेदन उपचार खर्च पाउँ भनी निवेदन दिएमा नियमानुसार उपलब्ध गराउने ।
६. विभिन्न विषयमा सेवाग्राहीबाट प्राप्त गुनासो, निवेदन र उजुरीको सम्बन्धमा सरोकारवालाबीच छलफल गराई समस्या समाधान गर्ने/गराउने ।
७. कार्यालयमा प्राप्त गुनासो, निवेदन र उजुरीको प्रकृति हेरी आवश्यक कार्यार्थ जिल्ला प्रहरी कार्यालय/स्थानीय तहको न्यायिक समितिमा पठाउने ।
८. अख्तियार दुरुपयोगसँग सम्बन्धित भ्रष्टाचार तथा अनियमितता सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र मार्फत वा कुनै व्यक्ति वा संस्था वा वेनामी उजुरी निवेदन उपर आवश्यक अनुसन्धान तथा छानविन गर्ने/गराउने ।

९. अनियमितता र भ्रष्टाचार सम्बन्धी गुनासो, निवेदन र उजुरीको आवश्यक छानविन तथा अनुसन्धान गरी राय सहितको प्रतिवेदन पेश गर्ने ।
१०. प्रतिवेदन सम्बन्धमा निर्णय/आदेश अनुसार सम्बन्धित निकायमा पठाउने वा कारवाही गर्ने
११. मुद्दासँग सम्बन्धित अभिलेख सुरक्षित साथ राख्ने ।
१२. मुद्दासँग सम्बन्धित अन्य सबै कार्यहरू गर्ने ।

३.१.७ . गुनासो सुनुवाई तथा विपद् व्यवस्थापन शाखा

१. प्राकृतिक विपद्बाट पीडित परिवारको निवेदन, निवेदनसँग संलग्न सक्कल प्रहरी सर्जिमिन मुचुल्का र स्थानीय तहको सिफारिस तोकादेशको लागि पेश गर्ने ।
२. तोकादेश अनुसार लेखासँग समन्वय गरी राहत उपलब्ध गराउने ।
३. उपलब्ध गराईएको राहतको अभिलेख राख्ने ।
४. प्रगति प्रतिवेदन तयार गर्ने ।
५. विपद् पीडित परिवारलाई सहूलियत दरको काठ उपलब्ध गराउने प्रयोजनको लागि डिभिजन वन कार्यालयलाई सिफारिस गर्ने ।
६. उद्धार तथा प्रतिकार्यको लागि सम्पूर्ण स्थानीय तहहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने ।
७. जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राख्ने व्यवस्था मिलाउने ।
८. बैठकबाट पारित निर्णय कार्यान्वयको लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
९. विपद् व्यवस्थापनको लागि सुरक्षा निकायमा QRT/RRT व्यवस्थापनमा समन्वय गर्ने ।
१०. विपद् व्यवस्थापनमा Focal Person को कार्य गर्ने ।

३.१.८ . सहायता कक्ष

- जिल्ला प्रशासन कार्यालयबाट सेवाको विवरण तयार गर्ने ।
- सेवाग्राहीलाई सेवाको सम्बन्धमा सल्लाह एवं परामर्श प्रदान गर्ने ।
- निरक्षर सेवाग्राहीलाई निवेदन लेखन लगायतका कार्यमा सहयोग गर्ने ।
- अशक्त, बृद्ध एवं शारीरिक रूपमा फरक क्षमता भएका सेवाग्राहीलाई सरल सहज र शिघ्र सेवा प्रदान गर्न सहयोग गर्ने ।
- सेवाग्राहीले कार्यालयमा पेश गर्नुपर्ने विभिन्न प्रकृतिका निवेदनको ढाँचा तयार गरी उपलब्ध गराउने ।
- सहायता कक्षबाट सम्पादन हुने सबै कार्यको अभिलेख राख्ने ।
- मासिक प्रतिवेदन तयार गर्ने ।

३.१.९ . दर्ता चलानी

१. कार्यालय, व्यक्ति तथा हुलाकद्वारा प्राप्त हुन आएका चिट्ठी-पत्रहरू बुझी तोकाआदेशका लागि पेश गर्ने ।
२. तोकादेश भई आएपछि चिट्ठी-पत्रहरू दर्ता गरी सम्बन्धित फाँट/कर्मचारीलाई बुझाउने

३. कार्यालयबाट अन्यत्र पठाउने चिट्ठी पत्रहरू चलानी गरी कार्यालयको छाप तथा सही गर्ने अधिकारीको छाप लगाई खामबन्दी गरी हुलाक दाखिला गर्ने/बुझाउने र सो को अभिलेख राख्ने ।
४. चिट्ठी-पत्रहरू पठाएका/बुझाएका रसिद भरपाईहरू सुरक्षित राख्ने ।

३.१.१० . सूचना प्रविधि तथा कम्प्युटर शाखा

- कार्यालयमा रहेका महत्वपूर्ण सूचनाहरूलाई बर्गीकरण गरि राख्ने ।
- सार्वजनिक गर्न नहुने शान्ति सुरक्षा लगायका अति संवेदनशील सूचनाको गोपनियता कायम गर्ने ।
- मन्त्रालयहरूबाट प्राप्त हुने सूचना तथा परिपत्रहरू कार्यान्वयनको लागि व्यवस्थित गर्ने ।
- नागरिकता सम्बन्धी नागरिक एपमा प्राप्त गुनासाहरू कार्यन्वयनको लागि पेश गरि फर्छ्यौट गर्ने ।
- कार्यालयको सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाई कार्य सम्पादनमा सहजता तथा गुणस्तरियता ल्याउने ।
- कार्यालयसँग सम्बन्धित वेब साइट र सामाजिक सञ्जाललाई नियमित रूपमा अध्यावधिक गर्ने ।

४ . जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीबाट प्रदान गरिने सेवाहरू

यस कार्यालयले प्रदान गर्ने सेवाको नागरिक वडापत्र अद्यावधिक गरी राखिएको छ । सबै प्रकारका सेवाग्राहीलाई लक्षित गरी परम्परागत नागरिक वडापत्रलाई Digitalized गर्दै Digital नागरिक वडापत्र बनाईएको छ । यस कार्यालयबाट प्रदान गरिने सेवाहरू देहाय बमोजिम रहेका छन्:

४.१ स्थानीय प्रशासन सम्बन्धी सेवा:

- नाम, थर वा उमेर आदि प्रमाणित ।
- नावालकको उमेर प्रमाणित ।
- पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस ।
- दलित, आदिवासी जनजाति प्रमाणित ।
- पत्रपत्रिका दर्ता ।
- छापाखाना दर्ता ।
- पारिवारिक विवरण प्रमाणित ।
- नाता प्रमाणित ।
- विविध कार्य ।

४.२ राहदानी सम्बन्धी सेवा:

- विद्युतीय सम्बन्धी राहदानी विवरण संकलन रुजु बायेमिट्रिक तथा लोकल भेलिडेशन सम्बन्धी कार्य ।
- द्रुत सेवा अभिलेख प्रमाणित ।
- राहदानी वितरण ।

४.३ राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य

- विवरण संकलन

- विवरण दर्ता
- विवरण दर्ता
- बायोमेट्रिक लिने तथा फोटो खिच्ने कार्य
- राष्ट्रिय परिचयपत्र वितरण

४.४ नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
- नाम थर जन्म मिति संशोधन ।

४.५ मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- गुनासो वा ठाडो उजुरी ।

४.६ हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा:

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण ।

४.७ संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता ।
- संस्था नवीकरण ।
- संस्थाको विधान संशोधन ।
- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।

४.८ आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा:

- सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन ।

४.९ विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
- विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
- विपद् न्यूनीकरणका लागि तयारी ।
- विपद् भएको क्षति विवरण संकलन ।
- विपद् पीडित भएकाहरुलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना ।

४.१० अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:

अख्तियार दुरुपयोग सम्बन्धी उजुरी एवं निवेदनहरु उपर छानविन ।

४.११ सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धि सेवाहरु

४.११.१ हटलाईन र टोल फ्रि सेवा सञ्चालन

जिल्ला भित्रको समग्र शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, विपद्, सुशासन सम्बन्धि कुनै गुनासो, सल्लाह/सुझावहरु प्राप्तिकालागि १६६०७७४२०४२ नं. को टोल फ्रिबाट र राहदानी सम्बन्धी जानकारीको लागि १६१८०७७४२०२०८ हटलाईन सेवा सञ्चालन गरिएको छ । उक्त सेवा २४ सै घण्टा उपलब्ध हुने साथै

गुनासोकर्ताहरुबाट प्राप्त गुनासोहरुलाई तत्कालै सम्बोधन गरी सो को अद्यावधिक जानकारी समेत गुनासोकर्तालाई उपलब्ध गराइन्छ ।

४.११.२ सेवाग्राहीहरुका लागि शुद्ध खानेपानीको व्यवस्था

सेवाग्राही मैत्री कार्यालय वातावरण निर्माणका लागि शुद्ध तातो र चिसो दुबै सुविधायुक्त खानेपानीको व्यवस्था मिलाईएको छ ।

४.११.३ स्तनपान कक्ष सञ्चालन

जिल्ला प्रशासन कार्यालयमा स-साना बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई मध्यनजर गरी आवश्यक सुविधा सहितको नवनिर्मित स्तनपान कक्षको सुरुवात भएसँगै अब स-साना बालबच्चा लिई जिल्ला प्रशासन कार्यालयमा आउने महिला सेवाग्राहीलाई थप सहज हुने विश्वास लिईएको छ ।

४.११.४ शौचालय व्यवस्थापन

कार्यालयमा सेवाग्राहीहरुको लागि सफा तथा पर्याप्त पानीको सुविधा सहितको शौचालयको व्यवस्था गरिएको छ ।

४.११.५ प्रतिक्षालय

कार्यालय परिसरमा सेवाग्राहीको लागि एउटा प्रतिक्षालय र पर्याप्त संख्यामा बेन्चहरुको व्यवस्था गरिएको छ ।

४.११.६ कार्यालयका गतिविधिहरु Website, Facebook page, Twitter र SMS मार्फत नियमित रूपमा अद्यावधिक

कार्यालयका सम्पूर्ण गतिविधि, सूचना, जानकारीहरुलाई कार्यालयको Website (daoarghakhanchi.moha.gov.np), Facebook page([arghadao](https://www.facebook.com/arghadao)), Twitter(@daoarghakhanchi) र SMS(MOHA) मार्फत नियमित रूपमा अद्यावधिक गरी सार्वजनिक गर्ने गरिएको छ । साथै राहदानी बनेर आएपछि सो को सुचना सम्बन्धित सेवाग्राहीको मोबाईलमा नै SMS मार्फत पठाईने गरिएको छ । जसबाट सेवाग्राहीहरुको सुचनाको हक कार्यान्वयन सुनिश्चित भएको छ । जिल्ला प्रशासन कार्यालयका अतिरिक्त जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुको Facebook पेज सञ्चालनमा रहेको छ ।

४.११.७ कार्यालयको मासिक प्रगति Web Site मार्फत सार्वजनिक

कार्यालयले मासिक रूपमा सम्पादन गरेका कार्यहरुको संख्यात्मक विवरण कार्यालयको Web site मार्फत सार्वजनिक गर्ने कार्य गरिएको छ । जसबाट कार्यालयको कार्यसम्पादन अवस्थाका बारेमा सरोकारवालाहरु लाई जानकारी हुने आशा लिईएको छ ।

४.११.८ CCTV जडान तथा Networking

जिल्ला प्रशासन कार्यालय परिसर भित्र सेवाग्राही तथा कर्मचारीहरुका गतिविधी निगरानी हुने गरी ७ वटा CCTV जडान गरीएको छ । CCTV मार्फत सेवाग्राही तथा कर्मचारीहरुका व्यवहार नियन्त्रित भइ सार्वजनिक सेवा प्रवाह चुस्त र सेवाग्राहीमैत्री भएको छ ।

साथै सामाजिक अपराध, अवैध चोरी पैठारी, अवैध वस्तुको ओसारपसार, सडक दुर्घटना लगायतका गतिविधिहरु न्यूनीकरण गरी जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि मुख्य बजार क्षेत्र, दुर्घटना क्षेत्र, प्रहरी चेक प्वाइन्ट, आपधारीक गतिविधि हुनसक्ने सम्भावित क्षेत्रहरुमा CCTV जडान गरी सम्बन्धित प्रहरी चौकीहरुमा Networking गर्ने कार्य निरन्तर चलिरहेको छ ।

४.११.९ सबै सरकारी कार्यालयहरूमा Fire Extinguisher जडानको प्रक्रिया शुरू

अर्घाखाँची जिल्ला आगलागीको दृष्टिले संवेदनशील क्षेत्र भएतापनि अग्नी नियन्त्रक उपकरणको अभाव भएकोले हरेक सरकारी कार्यालयले कम्तिमा १/१ वटा Fire Extinguisher जडानका लागि प्रक्रिया शुरू गरि सकिएको छ । साथै स्थानीय तह अन्तर्गत सरकारी कार्यालयहरूमा साथै बजार क्षेत्र, बैक वित्तीय संस्था, होटल तथा ठूला व्यावसायिक भवन हरूमा कम्तिमा १/१ वटा उच्च क्षमताका Fire Extinguisher राख्ने कार्य सुरुवात भएको छ ।

४.११.१० Help Desk सञ्चालन

कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको प्रक्रियाका वारेमा सेवाग्राहीहरूलाई सहयोग गर्ने साथै निवेदन, फारमहरूसमेत Help Desk बाटै लेख्ने/भर्ने व्यवस्था मिलाईएको छ । साथै जिल्लाका सबै सरकारी कार्यालयहरूमा सो को व्यवस्थापनका लागि अनुरोध गरिएको छ । हाल १३ वटा फारमहरूको विकास गरी निःशुल्क भर्ने व्यवस्था मिलाईएको छ ।

४.११.११ सबै सरकारी कार्यालयमा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था

जिल्ला स्थित सबै सरकारी कार्यालयहरूबाट आफ्नो कार्यालयसँग सम्बन्धित सूचना सम्प्रेषण गर्नका लागि जिम्मेवार कर्मचारीलाई सूचना अधिकारी तोकिएको छ । साथै सबै सूचना अधिकारीहरूको विवरण जिल्ला प्रशासन कार्यालयको Web Site र फ्लेस प्रिन्टमा अद्यावधिक गरी राखिएको छ । जसबाट सेवाग्राहीहरूको एउटै स्रोतबाट जिल्लाका सबै सूचना अधिकारीहरूको सम्पर्क विवरण पाउने र सूचना प्राप्त गर्न सहयोग भएको छ ।

४.११.१२ विद्युतीय (ई) हाजिरी सञ्चालन

जिल्ला प्रशासन कार्यालयले २०७५ श्रावण १ गते देखि कार्यालयका सबै कर्मचारीहरूको ई-हाजिरी सुरु गरेको छ । त्यस्तै जिल्लामा रहने सबै कार्यालयहरूले विद्युतीय हाजिरीको सुरुवात गर्नका लागि अनुरोध गरिएको छ । कोभिड-१९ संक्रमणको कारण हाल ई-हाजिरी बन्द गरिएको छ ।

४.११.१३ बजार अनुगमन

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानी, नोक्सानी वापत क्षतिपूर्ति उपलब्ध गराउन उपभोक्ता संरक्षण ऐन, २०७५ ले कानूनी व्यवस्था गरे अनुसार स्थानीय तहसँगको सहकार्यमा पटक पटक बजार अनुगमन गर्ने काम गरिएको ।

५. जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा रहेका शाखा र जिम्मेवार अधिकारी :

क्र. सं.	शाखाको नाम	जिम्मेवार अधिकारी	पद	सम्पर्क नं.
१	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	नारायण प्रसाद दमासे	खरिदार	९८६०९५१९६१
२	राहदानी शाखा	किरण बस्याल	का.स.	९८४७५८३६२१
४	मुद्दा तथा ठाडो उजुरी शाखा	पोम नारायण कुवर	खरिदार	९८५७०६६१४८
५	आर्थिक प्रशासन शाखा	ओमप्रकाश श्रेष्ठ	लेखापाल	९८५७०२८६६७
६	गुनासो सुनुवाई तथा विपद् व्यवस्थापन शाखा	पोम नारायण कुवर	खरिदार	९८५७०६६१४८

क्र. सं.	शाखाको नाम	जिम्मेवार अधिकारी	पद	सम्पर्क नं.
७	जिन्सी शाखा	नारायण प्रसाद दमासे	खरिदार	९८६०९५१९६१
८	नागरिकता तथा प्रतिलिपि शाखा	मञ्जु श्रेष्ठ	खरिदार	९८४७१८३३७१
९	दर्ता चलानी तथा नागरिक सहायता कक्ष	तेज प्रसाद दमासे	खरिदार	९८४७१०९०४०
१०	सूचना प्रविधि तथा कम्प्युटर शाखा	दिपक खनाल	कम्प्युटर अ.	९८४०८६८६६०

५.१ जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा कार्यरत कर्मचारीहरू :

क्र.सं.	कार्यरत कर्मचारीको नामथर	पद	सम्पर्क नम्बर	कैफियत
१	शशीधर घिमिरे	प्र.जि.अ.	९८५७००७७७७	
२	नुमलाल पन्थी	प्रशासकीय अधिकृत	९८५७०८६२०८	
३	सरोज भुसाल	प्रशासकीय अधिकृत	९८५७०८६२०९	
४	राजन पाण्डे	ना.सु.	९८५७०६७५९९	काज अध्यागमन कार्यालय त्रि.अ.वि.
५	ओम प्रकाश श्रेष्ठ	लेखापाल	९८५७०२८६६७	
६	दिपक खनाल	क.अ.	९८४०८६८६६०	
७	रेखा पुन	क.अ.	९८४७१८२२०४	
८	धनकला पाण्डे	वि.द.अ.	९८६०५१४३२७	
९	तेज प्रसाद दमासे	खरिदार	९८४७१०९०४०	
१०	नारायण प्रसाद दमासे	खरिदार	९८६०९५१९६१	
११	पोम नारायण कुँवर	खरिदार	९८४७१०७७४८	
१२	मञ्जु श्रेष्ठ	खरिदार	९८४७१८३३७१	
१३	केशव खनाल	ह.स.चा.	९८५७०६१४०४	
१४	सुदिप आचार्य	का.स.	९८४७०९१८११	
१५	उमादेवी आचार्य	का.स.	९८४७४४३१८९	
१६	किरण बस्याल	का.स.	९८४७५८३६२१	
१७	सुनिल पौडेल	का.स.	९८४७४६३६००	
१८	केशव के.सी.	का.स.	९८६७१८१०२२	
१९	भुवन आचार्य	वि.द.स.	९८६७३९०८७४	
२०	गंगा जि.सी. सेन	प्र.ह.	९८४७००४४५६	

क्र.सं.	कार्यरत कर्मचारीको नामथर	पद	सम्पर्क नम्बर	कैफियत
२१	विष्णु के.सी.	स.प्र.ह	९८४०१४४९०६६	
२२	सुरेश जि.सी.	स.प्र.ह		
२३	यम बहादुर थापा	प्र.ह.	९८५६०५४५५४	
२४	विमोचन झेंडी	प्र.ज.	९८६८३२९७७६	
२५	खेम बहादुर पुन	प्र.ज.	९८४९५९८५९४	
२६	खुम बहादुर गाहा	प्र.ज.	९८६००११४०२	
२७	दान बहादुर सिंजाली	प्र.ज.	९८६७११०१४७	

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

क्र. सं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण (नयाँ)	रु.१० को टिकट	३० मिनेट
२	नागरिकताको प्रतिलिपि वितरण	रु.१३ को टिकट	३० मिनेट
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन
४	विद्युतीय राहदानी (E-passport) सम्बन्धी कार्य	२,५००।- नावालक (१० वर्ष मुनि) ५,०००।- साधारण १०,०००।- हराएको/च्यातिएको	तोकीएको दिन कार्यालय समय भित्र।
५	राहदानीको लागि द्रुत सेवा अभिलेख प्रमाणित	—	तुरुन्त
६	राहदानी वितरण	—	तुरुन्त
७	गुनासो वा ठाडो उजुरी	रु.१० को टिकट	यथाशीघ्र
८	नाम, थर उमेर आदि प्रमाणित	रु.१० को टिकट	तुरुन्त
९	नावालक परिचय पत्र	रु.१० को टिकट	३० मिनेट
१०	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन
११	संस्था दर्ता	१,०००।-	प्रक्रिया पुगेपछि
१२	संस्था नविकरण	५००।- आश्विनसम्म ५००+१००/-पौष मसान्त सम्म	१ घण्टा

क्र. सं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि
		५००+२५० आषाढ मसान्त सम्म ५००+१००० आषाढ मसान्त पश्चात)	
१३	संस्थाको विधान संशोधन	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन
१४	जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन
१५	दलित, आदिवासी/जनजाती सिफारिस	-	३० मिनेट
१६	पत्रपत्रिका दर्ता	दैनिक १,०००/- साप्ताहिक ५००/- पाक्षिक ३००/- मासिक २००/-	प्रक्रिया पुगेकै दिन
१७	राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा बायोमेट्रिक संकलन सम्बन्धी कार्य	-	पेश भएको दिन कार्यालय समयमा
१८	छापाखाना दर्ता	१,०००/-	प्रक्रिया पुगेकै दिन
१९	हातहतियार नामसारी	२,५००/-	२० मिनेट
२०	हा.ह. (पिस्तोल, रिभल्वर वा मिनिएचर राइफल सहित अन्य राइफल प्रत्येकको) जिल्ला भित्रको नवीकरण	३,०००/-	२० मिनेट
२१	हा.ह. (पिस्तोल, रिभल्वर वा मिनिएचर राइफल सहित अन्य राइफल प्रत्येकको) नेपाल भरिको नवीकरण	४,०००/-	२० मिनेट
२२	भरुवा बन्दुक प्रत्येकको जिल्ला भित्रको नवीकरण	१,५००/-	२० मिनेट
२३	भरुवा बन्दुक प्रत्येकको नेपाल भरिको नवीकरण	२,०००/-	२० मिनेट
२४	हावादारी बन्दुक प्रत्येकको जिल्ला भित्रको नवीकरण	१,०००/-	२० मिनेट
२५	हावादारी बन्दुक प्रत्येकको नेपाल भरिको नवीकरण	१,५००/-	२० मिनेट
२६	नाम,थर जन्म मिति संशोधन	रु.१० को टिकट	१ घण्टा
२७	नाता प्रमाणित	रु.१० को टिकट	३० मिनेट
२८	क्षतिपूर्ति एवं राहत वितरण	रु.१० को टिकट	प्रक्रिया पुन्याएर
२९	सार्वजनिक अपराध सम्बन्धी मुद्दा	रु.१० को टिकट	कानून बमोजिम
३०	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	रु.१० को टिकट	यथाशीघ्र

क्र. सं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि
३१	अन्य मुद्दा	रु.१० को टिकट	यथाशिघ्र
३२	विष्फोटक पदार्थ ईज्जात-पत्र	-	यथाशिघ्र
३३	विष्फोटक पदार्थ ईज्जात-पत्र नविकरण	रु.५०१-	प्रक्रिया पुगेकै दिन

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

७.१ निर्णय गर्ने प्रक्रिया :

सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४, नागरिकता ऐन, २०६३ र नियमावली, २०६३, स्थानीय प्रशासन ऐन, २०२८ लगायत प्रचलित कानून बमोजिम

७.२ निर्णय गर्ने अधिकारी :

- प्रमुख जिल्ला अधिकारी ।
- सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीवाट अधिकार प्रत्यायोजन भए बमोजिम
- प्रशासकीय अधिकृत: प्रमुख जिल्ला अधिकारीवाट अधिकार प्रत्यायोजन भए बमोजिम

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

प्रमुख जिल्ला अधिकारी ।

९. २०७८ चैत्र मसान्त सम्म सम्पादन गरेको कामको विवरण :

क्र.स	मुख्य क्रियाकलापहरु	इकाई	सम्पादित कामको विवरण
१	नागरिकता प्रमाणपत्र		
	(अ) नागरिकता वितरण (नयाँ)		
	(क) वशंजको आधारमा	जना	७३७४
	(ख) वैवाहिक अंगिकृत	जना	७
	(आ) नागरिकता वितरण (प्रतिलिपि)	जना	३४४४
	(इ) नाबालक परिचयपत्र वितरण	जना	९७
२	राष्ट्रिय परिचयपत्र		
	(क) विवरण दर्ता	जना	३९८७
	(ख) वितरण संख्या	जना	०
३	राहदानी (सिफारिस तथा वितरण)		
	(क) सामान्य सिफारिस	जना	२५५४
	(ख) द्रुत सेवा सिफारिस	जना	९५५
	(ग) वितरण संख्या	जना	२७५६
४	सिफारिस तथा प्रमाणित		
	(क) पारिवारिक पेन्सन प्रमाणित	जना	३०९
	(ख) अन्य सिफारिस तथा प्रमाणित	जना	१३३२

क्र.स	मुख्य क्रियाकलापहरु	इकाई	सम्पादित कामको विवरण
५	संघ/संस्था		
	(क) दर्ता	वटा	१७
	(ख) नविकरण	वटा	८२
	ग) विद्यान संशोधन	वटा	१
६	हातहतियार		
	(क) अनुमति	वटा	०
	(ख) नविकरण	वटा	३
७	दर्ता/चलानी		
	(क) दर्ता	वटा	१३१७
	(ख) चलानी	वटा	३४८६
८	बैठक		
	(क) जिल्ला सुरक्षा समिति	पटक	२२
	(ख) कार्यालय प्रमुख	पटक	८
	(ग) सर्वपक्षिय	पटक	१
	(घ) जिल्ला विपद् व्यवस्थापन समिति	पटक	३
	(ङ) अन्तर जिल्ला सुरक्षा समन्वय बैठक	पटक	०
	(च) सूचना अधिकारीसँगको बैठक	पटक	३
	(छ) कर्मचारी बैठक	पटक	८
	(ज) DCMC बैठक	पटक	६
	(ज) अन्य बैठक	पटक	१६
९	अनुगमन/निरीक्षण		
	(क) कार्यालय अनुगमन	पटक	१
	(ख) बजार अनुगमन	पटक	२४
१०	सूचना प्रबिधि		
	(क) सामाजिक संजाल अद्यावधिक	पटक	१११
	(ख) वेबसाइट अद्यावधिक	पटक	९८
११	नागरिक सहायता कक्षबाट सहजीकरण	वटा	२१६८
१२	द्वन्द प्रभावितका लागि राहत वितरण		
	(क) राहत प्राप्त गर्ने संख्या	जना	गत महिनामा चौमासिक भत्ता दिएको ।
	(ख) वितरित राहत रकम	रु.	३३३०००
१३	विपद् व्यवस्थापन		

क्र.स	मुख्य क्रियाकलापहरू	इकाई	सम्पादित कामको विवरण
	(क) विपद्बाट प्रभावित संख्या	जना	९६
	(ख) विपद् प्रभावितलाई राहत वितरण	रु.	२२१००००
	मुद्दा, उजुरी तथा गुनासो दर्ता/फछ्यौट		
	(क) सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता (अ.ल्या सहित)	वटा	१२
	(ख) सार्वजनिक शान्ति विरुद्धको मुद्दा फछ्यौट	वटा	२३
१४	(ग) अख्तियार दुरुपयोग सम्बन्धी प्राप्त उजुरी	वटा	८
	(घ) अख्तियार दुरुपयोग सम्बन्धी उजुरी फछ्यौट	वटा	२
	(ङ) नागरिकता सम्बन्धी प्राप्त उजुरी	वटा	०
	(च) नागरिकता सम्बन्धी उजुरी फछ्यौट	वटा	०
	(छ) कार्यालयमा प्राप्त गुनासो/ ठाडो उजुरी दर्ता	वटा	१५
	(ज) कार्यालयमा प्राप्त गुनासो फछ्यौट	वटा	६
	चालु र पुँजिगत खर्चको अवस्था		
१५	(क) चालु खर्च (प्रतिशत)	%	७०.४२
	(ख) पुँजिगत खर्च (प्रतिशत)	%	२५.९८
	राजश्व संकलन		
	(क) राहदानी शुल्क	रु.	१२४६७५०
	(ख) न्यायिक दस्तुर	रु.	२३८००
	(ग) परीक्षा शुल्क	रु.	४४००
१६	(घ) अन्य प्रशासनिक सेवा शुल्क	रु.	१४९०
	(ङ) हाहतियारको ईजाजत दस्तुर	रु.	५१५०
	(च) न्यायिक दण्ड, जरिवाना, जफत	रु.	८७३२
	(छ) प्रशासनिकदण्ड, जरिवाना, जफत	रु.	८३३६५
	(ज) धरौटी सदस्याहा	रु.	४१००
	(ज) अन्य राजश्व	रु.	१४२२५०
१७	बेरूजु संपरीक्षण	रु.	०
	लागु औषध सम्बन्धी		
	(क) मुद्दा दर्ता	वटा	४
१८	(ख) पक्राउ परेका व्यक्तिको संख्या	जना	७
	(ग) बरामद भएको लागु औषध	ग्राम	१ केजी ४२३ ग्राम
	(घ) लागू औषध सम्बन्धी अन्तर्क्रिया	वटा	१६
	(ङ) लागू पदार्थ खेती नष्ट	व.मि	५२३५

क्र.स	मुख्य क्रियाकलापहरू	इकाई	सम्पादित कामको विवरण
१९	शान्ति सुरक्षा		०
	(क) अपराधिक घटनाहरू	वटा	२७
	(ख) अभियुक्त पक्राउ	जना	२६
	(ग) मुद्दा चलाईएको	वटा	२७
२०	अपराधिक गतिविधिहरू		०
	(क) जघन्य अपराधका घटनाहरू	वटा	२
	(ख) संगठित तथा आर्थिक अपराध	वटा	५
	(ग) महिला तथा बालबालिका सम्बन्धी अपराध	वटा	१०
	(घ) सामाजिक अपराध	वटा	७
	(ङ) सवारीजन्य अपराध	वटा	४
	(च) विविध अपराध सम्बन्धी घटनाहरू	वटा	५२
	(छ) लागू औषध तथा मदिरा नियन्त्रण	वटा	२
	(ज) मदिरा सेवन गरी सवारी चलाउने उपर कारवाही	वटा	१६
	(झ) अमर्यादित रात्री व्यवसाय संचालन गर्ने उपर कारवाही	वटा	०
	(ञ) ट्राफिक नियम उलंघन गर्ने उपर कारवाही	जना	४०००
(ट) बसको क्षमताभन्दा बढी यात्री राख्ने उपर कारवाही	जना	२०३	
२१	सडक दुर्घटना		०
	(क) संख्या	वटा	१५
	(ख) मृत्यु संख्या	जना	६
	(ग) घाइते संख्या	जना	४८
२२	सीमा संरक्षण		
	(क) सिमा अतिक्रमणका घटना	वटा	०
	(ख) गस्ती पेट्रोलिङ्ग	पटक	०
(ग) समन्वय बैठक	पटक	०	
२३	तस्करी नियन्त्रण		
	(क) प्रचालित गस्ती	पटक	१८४३
	(ख) पक्राउ परेको सामान	थान	०
२४	सुशासन सम्बन्धी मन्त्रालयबाट भएका निर्देशन अनुरूप भएको अन्य श्रृजनात्मक कामहरू	पटक	भईरहेको ।

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद

१०.१ कार्यालय प्रमुख :

- नाम: शशीधर घिमिरे (१८५७००७७७७)
- पद: प्रमुख जिल्ला अधिकारी

१०.२ सूचना अधिकारी :

- नाम: नुमलाल पन्थी (१८५७०८६२०८)
- पद: प्रशासकीय अधिकृत

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- विपद् न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजना ऐन, २०१८
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- केही सार्वजनिक अपराध (नियन्त्रण) ऐन, २०२७
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- राहदानी ऐन, २०२४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०७५
- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
- गृह प्रशासन सुधार कार्ययोजना, २०७४

- जिल्ला प्रशासन सुधार कार्ययोजना अर्घाखाँची २०७५

१२. सार्वजनिक निकायको वेवसाईट भए सो को विवरण

यस कार्यालयको वेवसाईट daoarghakhanchi.moha.gov.np हो ।

१३. बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण : नभएको

१४. सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण

- यस कार्यालय वेवसाईट daoarghakhanchi.moha.gov.np
- यस कार्यालयको फेसबुक पेज <https://www.facebook.com/arghadao>
- यस कार्यालयको ट्विटर पेज [@daoarghakhanchi](https://twitter.com/daoarghakhanchi)
- सूचना पाटीमा टाँस गरिएको

१४.१ अन्य विवरणहरू

१४.१.१ अर्घाखाँची जिल्ला स्थित सरकारी कार्यालय र कार्यालय प्रमुख

क्र.सं.	कार्यालयको नाम	कार्यालय प्रमुखको नाम	पद	फोन नं.	मो.नं.
१	जिल्ला प्रशासन कार्यालय	शशीधर घिमिरे	प्र.जि.अ.	०७७-४२०१३३	९८५७००७७७७
२	अर्घाखाँची जिल्ला अदालत	महेश खनाल	श्रेस्तेदार उ.स	०७७-४२०२०५	९८५७०६६५५१
३	जिल्ला समन्वय समितिको कार्यालय	लक्ष्मी प्रसाद बास्कोटा	कार्यालय प्रमुख	०७७-४२०२२९	९८५७०४४२२२
४	ईश्वरी बक्स गुल्म	आदित्य सिलवाल	सेनानी	०७७-४२०००७	९८५७०६६४७३
५	जिल्ला प्रहरी कार्यालय	अमर बहादुर थापा	प्र.ना.उ.	०७७-४२०२९९	९८५७००५५५५
६	सशस्त्र प्रहरी बल नेपाल, नं. ३६ गुल्म	रामकृष्ण महर्जन	स.प्र.ना.उ		९८५९२७२५३८
७	राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय	धिरज बानीया	प्र.अ.अ.	०७७-४२०१२७	९८५७०६६९८८
८	जिल्ला सरकारी वकील कार्यालय	श्याम सुन्दर चौधरी	जि.न्या.व.	०७७-४२०११५	९८५७०६६४०५
९	कोष तथा लेखा नियन्त्रक कार्यालय	दिपक अ धकारी	प्र.को.नि.	०७७-४२०१४०	९८५७०६६७७२
१०	विशेष नापी कार्यालय	डिल्लीराज भण्डारी	प्र.ना.अ.	०७७-४२०३६९	९८५७०६३४२३
११	सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजना	विरेन्द्र प्रसाद गौतम	यो.प्र.	०७७-४२०४६८	९८५७०६६४६०

क्र.सं.	कार्यालयको नाम	कार्यालय प्रमुखको नाम	पद	फोन नं.	मो.नं.
१२	प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना	रामनाथ पाण्डे	कृषि अधिकृत	०७७-४२०५३३	९८५७०६९५३३
१३	जिल्ला निर्वाचन कार्यालय	सुरेश भण्डारी	जि.नि.अ.	०७७-४२०१३९	९८५७०६६५३९
१४	शिक्षा विकास तथा समन्वय इकाई	मनिराम पराजुली	ईकाई प्रमुख	०७७-४२०३०५	९८५७०६३९५५
१५	जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन तथा आवास)	धुब्र शर्मा पौडेल	इन्जिनियर	०७७-४२०९६६	९८५७०६९०००
१६	संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना	किरण आचार्य	ईन्जिनियर	०७७-४२००९९	९८५७०६९७४९
१७	जिल्ला हुलाक कार्यालय	हेमराज मरासिनी	नि.का.प्र.	०७७-४२०१०८	९८४७१८२४३६
१८	जिल्ला कारागार कार्यालय	रचना बुढाथोकी	शाखा अधिकृत जेलर	०७७-४२०२२६	९८५७०७५७७७
१९	मालपोत कार्यालय	टिकाराम पौडेल	का.प्र.	०७७-४२०१३५	९८५७०६३९३५
२०	नापी कार्यालय, अर्घाखाँची	कपिलदेव बस्याल	ना.अ.	०७७-४२०१८९	९८५७०६९१८९
२१	नेपाल टेलिकम	गोविन्द प्रसाद पराजुली	स.प्रा.अ.	०७७-४२०१०१	९८५७०२३५०१
२२	नेपाल विद्युत प्राधिकरण	रमेश बन्जाडे	वितरण केन्द्र प्रमुख	०७७-४२०८२४	९८५७०६६८२४
२३	कृषि विकास बैङ्क	दुर्गा प्रसाद खनाल	शा.प्र.	०७७-४२०१६६	९८५७०६३३४५
२४	राष्ट्रिय वाणिज्य बैङ्क	कमल प्रसाद आचार्य	शा.प्र.	०७७-४२०१५५	९८५७०६९१५५
२५	नेपाल बैङ्क लिमिटेड	कुलराज घिमिरे	शाखा प्रमुख	०७७-४२०८९२	९८५७०६९८९२
२६	करदाता सेवा कार्यालय	कमल सुवेदी	कर अधिकृत	०७७-४२०९२०	९८५७०८३९२०

क्र.सं.	कार्यालयको नाम	कार्यालय प्रमुखको नाम	पद	फोन नं.	मो.नं.
२७	जिल्ला ट्राफिक कार्यालय	हरि के.सी.	प्र.ना.नि.		९८५७०८६९२०
२८	अर्घाखाँची अस्पताल सन्धिखर्क	डा.राजेन्द्र जि.सी.	मेडिकल अधिकृत	०७७-४२०१८८ ०७७-४२०२१३	९८४११४४४८१
२९	स्वास्थ्य कार्यालय अर्घाखाँची	पुष्पा थापा	जनस्वास्थ्य अधिकृत	०७७-४२०२१३	९८४३६८७३५३
३०	डिभिजन वन कार्यालय	ईश्वरी प्रसाद पौडेल	डि.व.अ	०७७-४२०१०९	९८५७०६३६११
३१	कृषि ज्ञान केन्द्र	राममिलन प्रसाद विश्वकर्मा	प्रमुख दशौं तह	०७७-४२०१२६	९८५७०६३९२६
३२	अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र	डा.अर्चना शुक्ला	का.प्र	०७७-४२०२४७	९८५७०३४४०१
३३	खानेपानी तथा सरसफाई डिभिजन कार्यालय	राम भरोस यादव	ईन्जिनियर	०७७-४२०११०	९८६३०३२९९०
३४	भेटनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र	विष्णु प्रसाद पौडेल	बरिष्ठ मत्स्य विकास अधिकृत	०७७-४२००६२	९८४७१०९२८६
३५	जलश्रोत तथा सि.वि.डि. कार्यालय	विष्णु प्रसाद भण्डारी	सि.डि.प्र.	०७७-४२०१६२	९८५७०६३९६२
३६	घरेलु तथा साना उद्योग विकास समिति	सन्तोष खनाल	का.प्र.	०७७-४२०१३६	९८४९०२७६१०
३७	सडक पूर्वाधार विकास कार्यालय	विनोद कुमार चौधरी	ईन्जिनियर	०७७-४२०२१२	९८५७०५०६६८
३८	सन्धिखर्क नगरपालिकाको कार्यालय	नारायण प्रसाद अर्याल	प्र.प्र.अ.	०७७-४२०६६२	९८५७०७६१११
३९	भूमिकास्थान नगरपालिकाको कार्यालय	लिल बहादुर राउत क्षेत्री	प्र.प्र.अ.		९८५७०६९९८१
४०	शतगंगा नगरपालिकाको कार्यालय	झविन्द्र खनाल	प्र.प्र.अ.		९८५७०६९८१५
४१	छत्रदेव गाउँपालिकाको कार्यालय	भेषराज पन्थ	प्र.प्र.अ.		९८५७०६६९७१

क्र.सं.	कार्यालयको नाम	कार्यालय प्रमुखको नाम	पद	फोन नं.	मो.नं.
४२	पा णनी गाउँपा लकाको कार्यालय	नेत्र प्रसाद घिमिरे	प्र.प्र.अ.		९८५७०६६४९८
४३	मालारानी गाउँपा लकाको कार्यालय	रमेश पन्थी	प्र.प्र.अ.		९८५७०६६४३२
४४	एग्रो फरेष्ट्री पोलिटेक्निक इन्स्टिच्यूट मथुरा	डा.राजु भुसाल	शिक्षालय प्रमुख		९८५७०६६८७१
४५	पाणिनी बहुप्राविधिक शिक्षालय	मणिराम गैरे	शिक्षालय प्रमुख	०७७-६९०५६६	९८५७०६९११०
४६	खेलकुद विकास समिति	जनार्दन गैरे	का.प्र.		९८५७०६६४४८
४७	बुर्तिवाङ्ग-पौदीअमराइ-तम्घास-सन्धिखर्क-गोरुसिङ्गे १३२ केभि प्रसारण लाइन	मनोज चौधरी	आयोजना प्रमुख		९८५११०३६२१

१४.१.२ अर्घाखाँची जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूको विवरण

क्र. सं.	कार्यालयको नाम	नाम, थर	पद	फोन नं.	मो.नं.
१	जिल्ला प्रशासन कार्यालय	नुमलाल पन्थी	प्र.अ.	०७७-४२०७३१	९८५७०८६२०८
२	अर्घाखाँची जिल्ला अदालत	टेकराज गैरे	ना.सु.	०७७-४२०२०५	९८४७१०८१०८
३	जिल्ला समन्वय समितिको कार्यालय	सृजना भुसाल	शा.अ.	०७७-४२०१४४	९८५७०५५२२४
४	ईश्वरी बक्स गुल्म	उत्तम अर्याल	उप सेनानी	०७७-४२०००७	
५	जिल्ला प्रहरी कार्यालय	गणेश खनाल	प्र.नि.	०७७-४२०१९९ ०७७-४२०२९९	९८५७०८६०९९
६	सशस्त्र प्रहरी वल नेपाल, नं. ३६ गुल्म	दयाराम पौडेल	स.प्र.नि.		९८५१२६०३८०
७	जिल्ला सरकारी वकील कार्यालय	सुनिता खनाल	ना.सु.	०७७-४२०११५	९८४४७५००४७
८	कोष तथा लेखा नियन्त्रक कार्यालय	दुर्गा बहादुर वि.क.	लेखापाल	०७७-४२०१४०	९८५७०६६५९२
९	विशेष नापी कार्यालय	माधव अर्याल	ना.सु.	०७७-४२०३६९	
१०	सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजना	अञ्जु परियार	ना.सु.	०७७-४२०४६८	९८४९२२०८४३

क्र. सं.	कार्यालयको नाम	नाम, थर	पद	फोन नं.	मो.नं.
११	प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना	चन्द्र प्रकाश गुप्ता	कृषि अधिकृत	०७७-४२०५३३	९८५७०५२६३३
१२	जिल्ला निर्वाचन कार्यालय	रवि अर्याल	ना.सु.	०७७-४२०१३९	९८५७०५४३२६
१३	शिक्षा विकास तथा समन्वय इकाई	अञ्जु पौडेल	प्रा.स.	०७७-४२०१०५ ०७७-४२०३०५	
१४	जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन तथा आवास)	मदन भट्टराई	ना.सु.	०७७-४२०८६६	९८४७१६६९५४
१५	संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना	सुदिप ज्ञवाली	ईन्जिनियर	०७७-४२००९९	९८६०१४४५२७
१६	जिल्ला हुलाक कार्यालय	खुविराम पोख्रेल	नायब सुब्बा	०७७-४२०१०८	९८४७१८२४३६
१७	जिल्ला कारागार कार्यालय	दुर्गा बहादुर वि.क.	लेखापाल	०७७-४२०२२६	९८५७०६६५९२
१८	मालपोत कार्यालय	रूकेन्द्र पालुङ्गे	ना.सु.	०७७-४२०१३५	९८५७०६३९३५
१९	नापी कार्यालय, अर्घाखाँची	धर्मराज अधिकारी	सर्वेक्षक	०७७-४२०१८९	९८५७०६९७६०
२०	नेपाल टेलिकम	अमृत थापा	टेक्सिनियन	०७७-४२०१०१ ०७७-४२०१०७	९८५७०६३४६३
२१	नेपाल विद्युत प्राधिकरण	काली बहादुर बुढाथोकी	ईन्जिनियर	०७७-४२०१३१ ०७७-४२०८२४	९८६६८७११३५
२२	कृषि विकास बैङ्क	बिष्णु बहादुर बस्नेत	ऋण अधिकृत	०७७-४२०१६६	९८४७३४३१७१
२३	राष्ट्रिय वाणिज्य बैङ्क	माधव घिमिरे	स.प्र.	०७७-४२०१५५	९८५७०६६८३४
२४	जिल्ला ट्राफिक कार्यालय	हरि के.सी.	प्र.ना.नि.		९८५७०६६६२०
२५	अर्घाखाँची अस्पताल सन्धिखर्क	डा.राजेन्द्र जि.सी.	मेडिकल अधिकृत	०७७-४२०२५७	

क्र. सं.	कार्यालयको नाम	नाम, थर	पद	फोन नं.	मो.नं.
२६	स्वास्थ्य कार्यालय अर्घाखाँची	विजय बराल	प.नि.सु.	०७७-४२०२१३	९८५७०६३६१५
२७	डिभिजन वन कार्यालय	शिला पोखेल	स.व.अ.	०७७-४२०१०९	९८५७०६९६७०
२८	कृषि ज्ञान केन्द्र	महेन्द्र कुमार ओझा	आठौं	०७७-४२०१२६	९८४७१४३४१८
२९	अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र	पशुपती पन्थी	वैद्य निरीक्षक	०७७-४२०२४७	९८४३७३८८४०
३०	खानेपानी तथा सरसफाई डिभिजन साईट कार्यालय	सुरेन्द्र श्रेष्ठ	स.ईन्जिनियर	०७७-४२०७८३	
३१	भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र	राधा पन्थी	पशु वि.अधिकृत	०७७-४२००६२	
३२	जलश्रोत तथा सि.वि.डि. कार्यालय	श्याक कुमार तिमल्सिना	ईन्जिनियर	०७७-४२०१६२	९८४२२७५९६०
३३	घरेलु तथा साना उद्योग विकास समिति	लक्ष्मी प्रसाद दाहाल	अ. छैठौं	०७७-४२०१३६	९८४७६६९५८२
३५	सडक पूर्वाधार विकास कार्यालय	असोक दुवाडी	ईन्जिनियर	०७९-५२०२४३	
३६	सन्धिखर्क नगरपालिकाको कार्यालय	मञ्जु खनाल	अ. सातौं		९८५७०६९१०९
३७	भूमिकास्थान नगरपालिकाको कार्यालय	हरिश्चन्द्र भुसाल	कार्यक्रम अधिकृत		९८५७०६९९८७
३८	शितगंगा नगरपालिकाको कार्यालय	नगेन्द्र नेपाल	सूचना तथा संचार प्रविधि अधिकृत		९८५७०६९८२३
३९	छत्रदेव गाउँपालिकाको कार्यालय	बुद्धिराम न्यौपाने	लेखा अधिकृत		९८४७१६७९५०
४०	पाणिनी गाउँपालिकाको कार्यालय	तेज प्रसाद खनाल	अ.छैटौं		९८५७०८६५२०
४१	मालारानी गाउँपालिकाको कार्यालय	नेत्र प्रसाद खनाल	का.अ.		९८५७०६१४७२

क्र. सं.	कार्यालयको नाम	नाम, थर	पद	फोन नं.	मो.नं.
४२	एग्रो फरेष्ट्री पोलिटेक्निक इन्स्टिच्यूट मथुरा	प्रियंका टन्डन	कृषि सहायक प्रशिक्षक	९८५७०६६८७१	९८४४७२९७३४
४३	खेलकुद विकास समिति	जनार्दन गैरे	का.प्र.		९८५७०६६४४८
४४	पाणिनी बहुप्राविधिक शिक्षालय	मोहन आचार्य	सहायक लेक्चरर (फिजिक्स)	०७७-६९०५६६	९८४९८९९३३५
४५	करदाता सेवा कार्यालय	कमल सुवेदी	कर अधिकृत	०७७-४२०९२०	९८५७०८३९२०
४६	नेपाल बैङ्क लि.	शुसिल खनाल	स.प्र.		९८४५४६६९२९
४७	बुर्तिवाङ्ग-पौदी अमराइ-तम्घास-सन्धिखर्क-गोरुसिङ्गे १३२ केभि लाइन	मनोज चौधरी	आयोजना प्रमुख		९८५९९०३६२९

१४.१.३. जिल्ला स्थित सुरक्षा निकाय र मातहत इकाई प्रमुखहरूको विवरण

१४.१.४. इश्वरी बक्स गुल्म, नेपाली सेना अर्घाखाँची

क्र.सं.	कार्यालयको नाम	कार्यालय प्रमुखको नाम	सम्पर्क नं.
१	इश्वरी बक्स गुल्म, अर्घाखाँची	सेनानी आदित्य सिलवाल	९८५७०६६४७३
२	नेपाली से.मु. ठाडा पोस्ट	उदय अधिकारी	

१४.१.५. जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची

क्र.सं.	प्रहरी ईकाईको नाम	दर्जा	नाम थर	कार्यालयको फोन नं.	व्यक्तिगत
१	जिप्रका अर्घाखाँची	प्र.ना.उ.	अमर बहादुर थापा क्षेत्री	९८५७००५५५५	९८५९२८९२६५
२	ईप्रका ठाडा अर्घाखाँची	प्रनि	होम नाथ रेग्मी	९८५७०६३३८७	
३	ईप्रका खन अर्घाखाँची	प्रनि	चुणामणी पुन	९८५७०९०९०६	९८५९२८९५४७
४	ईप्रका सिद्धारा अर्घाखाँची	प्रनानि	कमल सुवेदी	९८६७२०९५६०	९८६८३९४३२४
५	कासुगार्ड अर्घाखाँची	प्रसनि	टेक बहादुर ठाडा मगर	९८५७०६९९५२	९८४७०३९५५९
६	अंप्रपोष्ट बाँहुनडाँडा	प्रसनि	सिद्धिमान खड्का	०७७-४२०२३०	९८५७८९९९९९
७	प्रचौ अर्घा अखाँ	प्रसनि	मन बहादुर थापा	९८५७०९९२४८	९८४४८६९८०८
८	प्रचौ धारापानी अखाँ	प्रसनि	मिनराज पौडेल	९८५७०९९२४२	९८४७०७३९५६
९	प्रचौ खिदिम अखाँ	प्र.नानि	राजेश कुमार कुर्मी	९८५७०९९२४६	९८०८४४०६२९
१०	प्रचौ अर्घातोष अखाँ	प्रनानि	मान बहादुर ज्ञवाली	९८५७०९९५४९	९८५७०५६००२
११	प्रचौ बल्कोट अखाँ	प्रनानि	चुल्हाई चौधरी	९८५७०९९२४७	९८४७०२४६४९

क्र.सं.	प्रहरी ईकाईको नाम	दर्जा	नाम थर	कार्यालयको फोन नं.	व्यक्तिगत
१२	प्रचौ हंशपुर अर्खाँ	प्रसनि	दिपेन्द्र सिंह बुढाथोकी क्षेत्री	९८५७०६६५४०	९८४८९३२७०६
१३	प्रचौ खिल्जी अर्खाँ	प्रनानि	भेषलाल बुढाथोकी	९८५७०९९२४९	९८६८०९७६२४
१४	प्रचौ सिमलपानी अर्खाँ	प्रसनि	डिल बहादुर राना	९८५७०६६५६३	९८४७०६७६२०
१५	प्रचौ पाली अर्खाँ	प्रसनि	कृष्ण बहादुर तामाङ	९८५७०९९२४५	९८२७९९३६४६
१६	प्रचौ नरपानी अर्खाँ	प्र.स.नि.	तोम बहादुर भट्टराई	९८५७०९९२४४	९७४२५८२२७३
१७	प्रचौ ढाकावाड अर्खाँ	प्रनानि	ठाकुर प्रसाद थारु	९८५७०९९२४३	
१८	प्रचौ जलुके अर्खाँ	प्रसनि	तिलकधारी यादव	९८५७०६६५६९	९८०२९९०३५५
१९	अप्रचौ धनचौर अर्खाँ	प्रसनि	राकेश कुमार ठाकुर		
२०	जिट्राप्रका अर्खाँ	प्रनानि	हरि बहादुर के.सी.	९८५७०६६६२०	
२१	प्रजिअनिगार्ड अर्खाँ	प्रह	यम बहादुर थापा	-	९८५६०५४५५४
२२	जिअस तथा सुप्रई न्यासुगार्ड अर्खाँ	प्रह	मेहर सिंह नगरकोटी (श्रेष्ठ)	-	९८४६३५२६६५
२३	अप्रचौ सातमारा अर्खाँ	प्रनानि	सुर्य प्रसाद पन्थी	९८५७०६९३५२	९८४६३८६९७७
२४	अप्रचौ फुदवाङ्ग अर्खाँ	प्रसनि	रविन्द्र प्रसाद बेलदार		

१४.१.६.सशस्त्र प्रहरी बल नेपाल (गुल्म नं. ३६)

क्र.सं.	कार्यालयको नाम	कार्यालय प्रमुखको नाम	सम्पर्क नं.
१	सशस्त्र प्रहरी बल नेपाल, नं. ३६ गुल्म, अर्घाखाँची	स.प्र.ना.उ.रामकृष्ण महर्जन	९८५९२७२५३८

१४.१.७. राष्ट्रिय अनुसन्धान कार्यालय, अर्घाखाँची

क्र.सं.	कार्यालयको नाम	कार्यालय प्रमुखको नाम	सम्पर्क नं.
१	राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, अर्घाखाँची	प्र.अ.अ. धिरज बानिया	९८५७०६६९८८

१४.१.८. अर्घाखाँची जिल्लाका हालसम्मका प्रमुख जिल्ला अधिकारीहरूको विवरण

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्क विवरण				
क्र.सं.	नाम थर	देखि	सम्म	कैफियत
१	लेक विक्रम राणा	२०२६	२०२९	
२	जगन्नाथ राज भण्डारी	२०२९	२०३०	
३	पुरुषोत्तम शर्मा घिमिरे	२०३१	२०३३	
४	रामचन्द्र शर्मा पौडेल	२०३३	२०३५	
५	कृष्ण मुरारी शर्मा	२०३६	२०३७	
६	हरि प्रसाद शर्मा	२०३७	२०३७	

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्क विवरण				
क्र.स.	नाम थर	देखि	सम्म	कैफियत
७	कृष्ण प्रसाद शर्मा रेग्मी	२०३८	२०३९	
८	रघुनाथ भण्डारी	२०३९	२०४१	
९	लक्ष्मी प्रसाद भट्टराई	२०४१	२०४४	
१०	रेवती राज काफ्ले	२०४४	२०४७	
११	राम प्रसाद खतिवडा	२०४७	२०४७	
१२	केशवराज घिमिरे	२०४७	२०४८	
१३	राम प्रसाद शर्मा	२०४८	२०४९	
१४	प्रेम प्रसाद शर्मा सापकोटा	२०४९	२०५१	
१५	राम कुमार आचार्य	२०५१	२०५१	
१६	श्रीकृष्ण खनाल	२०५१	२०५२	
१७	गोविन्द खनाल	२०५२	२०५३	
१८	नेम कुमार न्यौपाने	२०५३	२०५३	का.मु.
१९	डिल्ली राज जोशी	२०५३	२०५४	
२०	नरेन्द्रराज शर्मा जोशी	२०५४	२०५६	
२१	गणेश बहादुर कुँवर	२०५६	२०५७	
२२	रामेश्वर घिमिरे	२०५७	२०५७	
२३	देशी राम पिया	२०५७	२०५८	
२४	वेद प्रकाश लेखक	२०५८	२०५८	
२५	काशीराज आचार्य	२०५९	२०५९	
२६	कृष्ण प्रसाद आचार्य	२०५९	२०६०	का.मु.
२७	केदारनाथ शर्मा	२०६०	२०६१	
२८	वीरेन्द्र नाथ शर्मा	२०६१।०४	२०६१।१०।०३	का.मु.
२९	कैलाशनाथ खरेल	२०६१।१२।०८	२०६३।०२।१०	
३०	रुद्रनाथ बस्याल	२०६३।०२।१०	२०६३।०३।१४	
३१	शिव प्रसाद नेपाल	२०६३।०३।१९	२०६४।०३।१८	
३२	भवानी प्रसाद पराजुली	२०६४।०३।२४	२०६६।०६।०३	
३३	बलभद्र गिरी	२०६६।०६।०६	२०६७।०९।१९	
३४	शम्भु प्रसाद मरासिनी	२०६७।०९।२६	२०६८।०३।०५	
३५	केशवराज घिमिरे	२०६८।०३।१३	२०६९।०१।१५	
३६	श्रीकृष्ण श्रेष्ठ	२०६९।०१।१८	२०६९।०६।०३	
३७	गोविन्दमणि भुर्तेल	२०६९।०६।१५	२०७०।०३।२१	

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्क विवरण				
क्र.स.	नाम थर	देखि	सम्म	कैफियत
३८	सागरमणि पाठक	२०७०।०३।२४	२०७१।०१।३१	
३९	ज्ञान प्रसाद ढकाल	२०७१।०२।०१	२०७२।०२।३२	
४०	सुरेन्द्र पौडेल	२०७२।०३।०३	२०७३।०६।१६	
४१	कृष्ण बहादुर कटवाल	२०७३।०६।१७	२०७३।११।२४	
४२	डिल्लीराज पोखरेल	२०७३।१२।१०	२०७४।०५।२३	
४३	खिमराज भुसाल	२०७४।०५।२६	२०७५।०८।१८	
४४	प्रेमलाल लामिछाने	२०७५।०८।१९	२०७६।४।२९	
४५	बिजयराज पौडेल	२०७६।५।२	२०७७।५।११	
४६	विष्णु पौडेल	२०७७।५।१५	२०७८।०७।०२	
४७	हरि प्रसाद घिमिरे	२०७८।०७।०३	२०७८।१२।२०	
४८	शशीधर घिमिरे	२०७८।१२।२१	हालसम्म	

१४.१.९. अर्घाखाँची जिल्लाका पालिका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडा अध्यक्षहरूको सम्पर्क विवरण

अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडा अध्यक्षहरूको सम्पर्क विवरण					
क्र.सं.	नपा/गापा	वडा	पद	नाम	सम्पर्क विवरण
१	सन्धिखर्क नगरपालिका		प्रमुख	कमल प्रसाद भुसाल	
२			उपप्रमुख	ठाकुर कुमार बि.क.	९८५७०२८२६५
३		१	वडा अध्यक्ष	युवराज वज्राडे	९८५७०२८२१०
४		२	वडा अध्यक्ष	मोतिजंग रायमाझी	९८५७०६९२४२
५		३	वडा अध्यक्ष	लिलामणी गौतम	९८५७०६९२४३
६		४	वडा अध्यक्ष	कृष्ण प्रसाद श्रेष्ठ	९८५७०६९२४४
७		५	वडा अध्यक्ष	राजेन्द्र भुसाल	९८५७०६९२४५
८		६	वडा अध्यक्ष	कृष्ण बहादुर आचार्य	९८५७०६९२४६
९		७	वडा अध्यक्ष	प्रितम बहादुर थापा	९८५७०६९२४७
१०		८	वडा अध्यक्ष		
११		९	वडा अध्यक्ष	देवी बहादुर रायमाझी	९८५७०६९२४९
१२		१०	वडा अध्यक्ष	लक्ष्मी नारायण चुदाली	९८५७०६९२५०
१३		११	वडा अध्यक्ष	धुर्वराज आचार्य	९८५७०६९२५१
१४		१२	वडा अध्यक्ष	नारायण खडका	९८५७०६९२५२
१५	क्षितिगाँवा नगरपालिका		प्रमुख	सुर्य प्रसाद अधिकारी	९८५११५१५८८
१६			उपप्रमुख	टिका बहादुर रेशमी मगर	९८५७०२८८४५
१७		१	वडा अध्यक्ष	बुद्धिकृष्ण पौडेल	९८५७०६९४०१

अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडा अध्यक्षहरुको सम्पर्क विवरण						
क्र.सं.	नपा/गापा	वडा	पद	नाम	सम्पर्क विवरण	
१८		२	वडा अध्यक्ष	गोबर्धन थापा	९८५७०६९४०२	
१९		३	वडा अध्यक्ष	हेमनाथ भुसाल	९८५७०६९४०३	
२०		४	वडा अध्यक्ष	दामोदर अधिकारी	९८५७०६९४०४	
२१		५	वडा अध्यक्ष	कमल पौडेल	९८५७०६९४०५	
२२		६	वडा अध्यक्ष	ऋषि बहादुर रेश्मी	९८५७०६९४०६	
२३		७	वडा अध्यक्ष	मोहन प्रसाद पन्थी	९८५७०६९४०७	
२४		८	वडा अध्यक्ष	रुकु बहादुर आले	९८५७०६९४०८	
२५		९	वडा अध्यक्ष	भिम बहादुर खत्री क्षेत्री	९८५७०६९४०९	
२६		१०	वडा अध्यक्ष	हिम्मत पोखेल	९८५७०६९४१०	
२७		११	वडा अध्यक्ष	कोपिला चन्द आले	९८५७०६९४११	
२८		१२	वडा अध्यक्ष	बाबुराम गैरे	९८५७०६९४१२	
२९		१३	वडा अध्यक्ष	दुर्गा बहादुर वि.सी.	९८५७०६९४१३	
३०		१४	वडा अध्यक्ष	दामोदर न्यौपाने	९८५७०६९४१४	
३१		भूमिकास्थान नगरपालिका		प्रमुख	रेशम थापा	९८५७०६९९१२
३२				उपप्रमुख	खडानन्द वेलवासे	९८५७०६९९११
३३	१		वडा अध्यक्ष	भोजराज खनाल	९८५७०६९९०१	
३४	२		वडा अध्यक्ष	बुद्धि बहादुर थापा	९८५७०६९९०२	
३५	३		वडा अध्यक्ष	बालकृष्ण बन्जाडे	९८५७०६९९०३	
३६	४		वडा अध्यक्ष	बाबुराम सुनार	९८५७०६९९०४	
३७	५		वडा अध्यक्ष	तुलसीराम वेलवासे शर्मा	९८५७०६९९०५	
३८	६		वडा अध्यक्ष	झविलाल बन्जाडे	९८५७०६९९०६	
३९	७		वडा अध्यक्ष	तारा बहादुर मल्ल	९८५७०६९९०७	
४०	८		वडा अध्यक्ष	राज कुमार श्रेष्ठ	९८५७०६९९०८	
४१	९		वडा अध्यक्ष	नारायण प्रसाद खनाल	९८५७०६९९०९	
४२	१०		वडा अध्यक्ष	खगेश्वर पन्थी	९८५७०६९९१०	
४३	मालारानी गाउँपालिका			अध्यक्ष	बालकृष्ण शर्मा आचार्य	९८५७०२८४५७
४४				उपाध्यक्ष	प्रमिला क्षेत्री	९८४७१०८३५७
४५			१	वडा अध्यक्ष	बालकृष्ण आचार्य	९८४७३९८७३८
४६		२	वडा अध्यक्ष	विष्णु प्रसाद भुषाल	९८५७०६९९८३	
४७		३	वडा अध्यक्ष	शोभाखर खनाल	९८५७०६३४३४	
४८		४	वडा अध्यक्ष	विष्णु प्रसाद पोखरेल	९८४७०३३४८८	

अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडा अध्यक्षहरुको सम्पर्क विवरण					
क्र.सं.	नपा/गापा	वडा	पद	नाम	सम्पर्क विवरण
४९		५	वडा अध्यक्ष	सोभाकर भुसाल	९८५७०२९०४३
५०		६	वडा अध्यक्ष	नारायण प्रसाद अर्याल	९८५७०६३२६४
५१		७	वडा अध्यक्ष	खडक प्रसाद भुसाल	९८४७९०८३५९
५२		८	वडा अध्यक्ष	नरेन्द्र कुमार बस्नेत	९८५७०३३७५१
५३		९	वडा अध्यक्ष	फन बहादुर पुन मगर	९८४७४९९१४७
५४	छत्रदेव गाउँपालिका		अध्यक्ष	लेखनाथ पोखरेल	९८५९०३३७०७
५५			उपाध्यक्ष	तुलसी देवी श्रेष्ठ	९८४७९६०५८६
५६		१	वडा अध्यक्ष	प्रकाश राज पन्थी	९८५७०३४७२९
५७		२	वडा अध्यक्ष	राजेश कुमार पन्थी	९८५९००३९३४
५८		३	वडा अध्यक्ष	तेज प्रसाद खनाल	९८५७०२९९३५
५९		४	वडा अध्यक्ष	अशोक कुमार श्रेष्ठ	९८५७०९५९५४
६०		५	वडा अध्यक्ष	बालकृष्ण श्रेष्ठ	९८४७९०४७७९
६१		६	वडा अध्यक्ष	कमल पौडेल	९८५७०६६७५०
६२		७	वडा अध्यक्ष	सोभाखर पाण्डे	९८५७०३३०७५
६३		८	वडा अध्यक्ष	राजकुमार श्रेष्ठ	९८४७९५४९५०
६४			अध्यक्ष	अच्युत गौतम	९८५७०८६५००
६५			उपाध्यक्ष	लक्ष्मी गौतम	९८५७०८६५१०
६६	१	वडा अध्यक्ष	शालिकराम भट्टराई	९८५७०८६५०९	
६७	२	वडा अध्यक्ष	नेत्र प्रसाद भट्टराई	९८५७०८६५०२	
६८	३	वडा अध्यक्ष	देब बहादुर के.सी.	९८५७०८६५०३	
६९	४	वडा अध्यक्ष	स्थानेश्वर घिमिरे	९८५७०८६५०४	
७०	५	वडा अध्यक्ष	जिवलाल घिमिरे	९८५७०८६५०५	
७१	६	वडा अध्यक्ष	शुभ बहादुर थापा	९८५७०८६५०६	
७२	७	वडा अध्यक्ष	गुणाखर अधिकारी	९८५७०८६५०७	
७३	८	वडा अध्यक्ष	मिन राज आत्रे	९८५७०८६५०८	
	पाणिनी गाउँपालिका		अध्यक्ष	अच्युत गौतम	९८५७०८६५००
			उपाध्यक्ष	लक्ष्मी गौतम	९८५७०८६५१०
		१	वडा अध्यक्ष	शालिकराम भट्टराई	९८५७०८६५०९
		२	वडा अध्यक्ष	नेत्र प्रसाद भट्टराई	९८५७०८६५०२
		३	वडा अध्यक्ष	देब बहादुर के.सी.	९८५७०८६५०३
		४	वडा अध्यक्ष	स्थानेश्वर घिमिरे	९८५७०८६५०४
		५	वडा अध्यक्ष	जिवलाल घिमिरे	९८५७०८६५०५
		६	वडा अध्यक्ष	शुभ बहादुर थापा	९८५७०८६५०६
		७	वडा अध्यक्ष	गुणाखर अधिकारी	९८५७०८६५०७
		८	वडा अध्यक्ष	मिन राज आत्रे	९८५७०८६५०८

१४.२. अर्घाखाँची जिल्ला स्थित एम्बुलेन्सहरुको विवरण

क्र.सं.	एम्बुलेन्स संचालक समितिको नाम/ठेगाना	गाडी नं.	चालकको नाम	फोन नं.
१	छत्रदेव-२	लु.१झ. ३७५	नारायण प्रसाद पाण्डे	९८६७०९४९३३
२	छत्रदेव-१	लु.१झ. ४५९	कृष्ण बहादुर कुंवर	९८४६६८८४९२

क्र.सं.	एम्बुलेन्स संचालक समितिको नाम/ठेगाना	गाडी नं.	चालकको नाम	फोन नं.
३	शितगंगा-५	लु.१.झ. ३६५	टामलाल बेलबासे	९८६७४४७१००
४	मालारानी-३	लु.२.च. ६६	मोती बाहदुर खनाल	९८४७१५७५४९
५	मालारानी गा.पा.	ना.अ.प.का ७३७	भोजराज खनाल	९८६७४०१८८८
६	मालारानी गा.पा.	लु.१.झ ३६४	यम बहादुर थापा मगर	९८६७४५५३४२
७	भूमिकास्थान-६, रामकोट	लु.१.च. ८९४९	हिमलाल श्रेष्ठ	९८६०९०३८४३
८	धनचौर स्वास्थ्य चौकी भू.न.पा	लु १ झ ६४३	दामोदर गैरे	९८५६०३८५४९
९	ढाकावाङ्ग स्वास्थ्य चौकी	लु १ झ ६४२	जुठे सार्की	९८४७२३०११४
१०	सन्धिखर्क-२, भक्तिटोला	लु.२.च. ४२०७	बिष्णु प्रसाद भुसाल	९८४०६०६१८५
११	सन्धिखर्क	लु.१.च. ५२४८	दिपक गाहा	९८५७०६९९३८
१२	सन्धिखर्क	लु.१.च. ८८८५	बोम बहादुर सन्वानि	९८४७३१०२४५
१३	सन्धिखर्क	लु.१.च. २८७२	दिपक भुसाल	९८६३०५८६८३
१४	सन्धिखर्क	लु.१.च. ३५३५	टोप बहादुर राहु	९८६९३६५१२८
१५	शितगंगा-३	लु.१.झ. ३१३	दिलिप खनाल	९८६६१५२९१७
१६	शितगंगा	लु.१.झ. ३६२	सूर्य न्यौपाने	९८६७४०१८४६
१७	शितगंगा	लु.१.झ. ५९९	टोप बहादुर राना	९८५७०८८३३८
१८	सन्धिखर्क	लु.१.झ. ३३१	सुर्य प्रसाद भट्टराई	९८५७०६१०५४
१९	सन्धिखर्क-४	लु.१.झ. २४०	टुक बहादुर थापा	९८४२८३२२७६
२०	पाणिनी गाउँपालिका	लु.१.झ. ५९४	अमृत अधिकारी	९८४३१५६८१५
२१	पाणिनी गाउँपालिका	लु.१.झ. ५९३	सन्तोष ज्ञवाली	९८६४४७०४६८
२२	पाणिनी	लु.२.च. ९२३७	पुष्कर घिमिरे	९८५७०६६६१७



नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची

फ्याक्स नं. ०७७-४२०२०९, फोन नं. ०७७-४२०१३३, ४२०२०८, ४२०७३१

टोल फ्रि नं. १६६०-७७-४२०४२ नोटिस बोर्ड नं. १६१८०७७४२०२०८

वेब साईट : daoarghakhanchi.moha.gov.np

ईमेल: daoarghakhanchi@moha.gov.np

daoarghakhanchi@gmail.com, arghakhanchidao@gmail.com